

भक्तपुर नगरपालिका १ स्थित सार्वजनिक जग्गा सम्बन्धी प्रतिवेदन

१. उजुरीमा उठाइएका विषयवस्तुहरु:-

भक्तपुर नगरपालिका साविक वडा नं.१७ हाल १ स्थित सार्वजनिक प्रति जग्गामा अतिक्रमण गरी निर्माण कार्य गर्दा भक्तपुर नगरपालिकाबाट उक्त निर्माण भत्काई हटाउनु भनि निर्णय भएको १० वर्ष ६ महिना वितिसक्दा पनि निर्णय कार्यान्वयन नभएको।

२. उजुरीको विषयवस्तुका सम्बन्धमा देखिएका तथ्यहरु :-

भक्तपुर नगरपालिका साविक वडा नं.१७ हाल १ नं.वडा बस्ने चन्द्रमान श्रेष्ठले सार्वजनिक साझा ढाल्पामा शौचालय निर्माण गरेको र ऐ.ऐ. बस्ने विश्वनाथ सुवालले साझा ढाल्पामा शौचालय, गेट, पर्खाल र भन्याङ्ग निर्माण गरेको विषयमा सम्बन्धित निकायमा उजुरी परी सो विषयमा भक्तपुर नगरपालिकाको मिति २०६६/२/१४ को निर्णयानुसार साझा ढाल्पाको निर्माणहरु दुवै पक्षलाई हटाउनु भनी निर्णय भएकोमा दुवैपक्षलाई सो निर्माण हटाउन सम्बन्धित कार्यालयबाट अनुरोध साथ ताकेता गर्दा पनि नहटाई आलटाल गरी वसेको हुँदा मिति २०७३/४/२० मा नगरपालिकाबाटै कर्मचारीहरु खटिई भत्काउने/हटाउने कार्य भएकोमा साँध संधियारहरुलाई हानी नोक्सानी नहुने गरी भन्याङ्गखण्डको बाँकी भाग निज विश्वनाथ सुवालका छोरा विकास सुवाल र चन्द्रमान श्रेष्ठले आफै हटाउँछौ भनिएकोमा पछि नगरपालिकाबाट निरीक्षण गर्दा उक्त भन्याङ्ग खण्ड नभत्काएको/नहटाएको र विश्वनाथ सुवालले निर्माण गरेको भन्याङ्ग यथावत रहेकोले पूर्व निर्णयानुसार नभत्काई बसेकोले निर्णय कार्यान्वयन गर्नु कार्यालयको दायित्व समेत हुँदा मिति २०७६/९/२१ गते उक्त भन्याङ्ग खण्ड भत्काउन जान सुरक्षाको लागि महानगरीय प्रहरी परिसर भक्तपुरलाई प्रहरी सुरक्षाकर्मी खटाई पठाई दिन पत्राचार गरिएकोमा मिति २०७६/९/२१ गतेकै दिन सम्बन्धित विकास सुवालले उपरोक्त निर्णयानुसार म आफैले उक्त निर्णय कार्यान्वयन गरी भन्याङ्ग खण्ड हटाई दिन्छु भनि निवेदन दिएको देखिन्छ। सो पश्चात भक्तपुर नगरपालिकाले मिति २०७६/१०/१ मा निवेदनको माग अनुसार २१ दिन भित्र उक्त संरचना हटाउनका लागि म्याद/समय दिएको देखिन्छ। भक्तपुर न.पा.को प.सं.९५/३२५ च.नं.१४६८, मिति २०७६/१०/२ को पत्रानुसार उक्त संरचना नहटाए नियमानुसार कार्यालयबाटै भत्काई हटाई यस केन्द्रलाई जानकारी दिने व्यहोरा लेखि आएको छ। यस सम्बन्धमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा समेत उजुरी परी कारवाही भैरहेको समेत प्राप्त भक्तपुर नगरपालिकाको पत्रवाट देखिएको छ।

३. राय/ सुझाव :-

- उजुरीमा उल्लेख विषयका सम्बन्धमा सम्बन्धीत व्यक्ति आफैले निर्माण भएको संरचना भत्काई नगरपालिकाको निर्णय कार्यान्वयन गर्नु भनी नगरपालिकामा निवेदन दिएको र सो नगरे नगरपालिकाको कार्यालयबाटै उक्त संरचना भत्काई यस केन्द्रलाई जानकारी दिने व्यहोरा

भक्तपुर नगरपालिकाको पत्रवाट लेखि आएकोले केन्द्रवाट थप छानविन एवं कारवाही गरि रहनु पर्ने नदेखेकोले प्रस्तुत उजुरी तामेलीमा राख्न उपयुक्त देखिन्छ ।

४. राष्ट्रिय सतर्कता केन्द्रको मिति २०७६।११।२७ को निर्णयः

भक्तपुर नगरपालिका वडा नं. १ स्थित सार्वजनिक प्रति जग्गा अतिक्रमण निर्माण कार्य गरेको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न गठित छानविन टोलीबाट पेश भएको छानविन प्रतिवेदनका सम्बन्धमा छलफल गर्दा उजुरीमा उल्लेख भएको विषयमा नगरपालिकाबाट कार्यान्वयन गर्ने भन्ने जानकारी प्राप्त भएकोले उजुरी तामेलीमा राखी लगत कट्टा गर्ने निर्णय गरियो ।